



ढकारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

ढकारी अछाम
७ नं प्रदेश नेपाल

(E-Bidding मार्फत पिकअप खरिद सम्बन्धी बोलपत्र आवातको सूचना)

(प्रथम पटक प्रकाशन मिति: २०७५-०१-०७ गते)

- १) यस गाउँपालिकालाई आवश्यक पर्ने पिकअप गाडी थान १ (एक) थान (E-Bidding मार्फत खरिद गर्नु पर्ने भएकोले सप्लाई गर्न इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय बमोजिमको शर्तहरूको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
- २) यो सूचना प्रकाशित भएको मिति देखि ३० औं दिनको कार्यालय समयभित्र बोलपत्र फारम PPMO को Website www.bolpatra.gov.np/egg बाट Download गरी प्राप्त गर्न सकिने छ ।
- ३) सूचना प्रकाशित भएको मितिले ३१ औं दिन १२:०० बजेभित्र बोलपत्र फारमसाथ बोलपत्रदाताले अद्यावधिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणित इजाजतपत्र, अद्यावधिक नविकरण फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणित प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) प्रमाणित प्रमाणपत्र, आ. व. २०७३/०७४ सम्मको कर चुक्ता गरेको प्रमाणित पत्र वा आर्थिक वर्ष २०७३/०७४ को कर/आय विवरण पेश गरेको प्रमाणित कागजात, उत्पादन कम्पनीको नेपालमा रहेको आधिकारीक एजेण्ट (Importer) को हकमा उत्पादक कम्पनीबाट यस कार्यालयको नाममा सम्बोधन गरिएको Manufacturer's Authorization Letter को प्रमाणित प्रतिलिपी तथा अन्यको हकमा नेपालमा रहेको आधिकारीक एजेण्ट (Importer) बाट स्थानीय एजेण्टलाई यस कार्यालयमा बोलपत्र खरिद तथा दाखिला गर्न अधिकार प्रत्यायोजन गरिएको पत्र, Bid Submission Form, बोलपत्र दस्तुर वापतको रकमको यस कार्यालयमा जम्मा गरेको राजस्व नगदी रसिद वा यस कार्यालयको राष्ट्रिय बाणिज्य बैंक, अछाममा रहेको संचित कोष खाता नं. ४२६०३०४०१८१०७ मा जम्मा गरेको भौचर (रकम फिर्ता नहुने गरी) एवं जमानत वापतको रकम राष्ट्रिय बाणिज्य बैंक, अछाममा रहेको धरौटी खाता नं. ४२६०३०३००७१०७ मा रकम जम्मा गरेको भौचर वा मान्यता प्राप्त बैङ्कबाट यस कार्यालयको नाममा जारी गरिएको बोलपत्र दाखिला गर्ने अन्तिम मितिदेखि कम्तीमा १२० दिन म्याद भएको जमानीपत्र (विडवण्ड) हरू सहितका कागजातहरू Scan गरी तोकिएका Format मा बोलपत्रसाथ Upload गर्नुपर्नेछ । यसरी पेश गरिने जमानत वापतको भौचर, रसिद वा विडवण्ड यो सूचना प्रकाशित भएको मिति पछिकोलाई मात्र मान्यता दिइनेछ ।
- ४) बोलपत्रदाताले बोलपत्र दाखिला गर्दा बोलपत्र फारमको Evaluation & Qualification Criteria मा उल्लेख भएका कागजातहरू समेत अनिवार्य रुपमा Upload गर्नुपर्नेछ । उक्त कागजातहरू पेश नगर्ने बोलपत्रदाताहरूको बोलपत्रलाई मान्यता दिइने छैन ।
- ५) कार्यालयले Hardcopy बोलपत्र उपलब्ध गराउने छैन एवं कुनै बोलपत्रदाताले Download गरी Hardcopy दाखिला गर्न आएमा त्यस्तो बोलपत्रलाई कार्यालयले स्वीकार गर्नेछैन ।
- ६) बोलपत्रदाताले बोलपत्र दाखिला गर्ने अन्तिम दिनदेखि ७ (सात) दिनभित्र अनिवार्य रुपमा सङ्कल कागजातहरू कार्यालयमा दाखिला गरिसक्नुपर्नेछ ।
- ७) दर्ता हुन आएका बोलपत्र फारमहरू दर्ता गर्ने अन्तिम मितिमा दिनको २:०० बजे यस कार्यालयमा बोलपत्रदाताहरू वा निजको प्रतिनिधिहरूको रोहवरमा खोलिने छ तर निजहरूको अनुपस्थितीमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । फारम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
- ८) प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । रित नपुगेका र म्याद नाघि आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
- ९) बोलपत्र सम्बन्धी अन्य शर्तहरू बोलपत्र फारममा उल्लेख गरे बमोजिम हुनेछन् ।
- १०) अन्य कार्यविधिहरू सार्वजनिक खरिद ऐन, २०६३ सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन सहित) तथा नेपाल सरकारका अन्य प्रचलित कानून बमोजिम हुनेछन् ।
- ११) अन्य थप केही कुराहरू बुझ्नु परेमा यस गाउँपालिका कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने छ ।

ठेक्का नं	विवरण	आवश्यक संख्या	बोलपत्र फारम दस्तुर रु.	जमानत रकम
NCB/GOODS/ DRMORME/01/2074/075	Pickup Type Vehicle, Engine Power output not less than 130 KW & others are as Per Technical Specifications	थान १ (एक)	३,०००/-	२,४३,०००

प्रमुख प्रशासकिय अधिकृत